



हेटौंडा राजपत्र

हेटौंडा उपमहानगरपालिकाद्वारा प्रकाशित

खण्ड: १०

संख्या: १

मिति: २०८३।०२।१९

भाग- ३

हेटौंडा उपमहानगरपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३

प्रस्तावना: हेटौंडा उपमहानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई हेटौंडा उपमहानगरपालिका शिक्षा ऐन, २०७४ को दफा ३० बमोजिमको छात्रवृत्ति वितरण कार्यलाई व्यवस्थित गर्न तथा छात्रवृत्ति परीक्षालाई गुणस्तरीय, मर्यादित, विश्वसनीय र व्यवस्थित बनाउन वाञ्छनीय भएकाले,

हेटौंडा उपमहानगरपालिका नगर शिक्षा ऐन, २०७४ को दफा ४९ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी नगर कार्यपालिकाले यो कार्यविधि तयार गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ :

(१) यो कार्यविधिको नाम "हेटौंडा उपमहानगरपालिका संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३" रहेको छ ।

(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :

(क) 'ऐन' भन्नाले हेटौंडा उपमहानगरपालिका शिक्षा ऐन, २०७४ सम्झनु पर्दछ ।

- (ख) 'छात्रवृत्ति' भन्नाले कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थाले हेटौँडा उपमहानगरपालिकाद्वारा यस कार्यविधि बमोजिम छनोट भई छात्रवृत्तिमा अध्ययनका लागि सिफारिस गरेका विद्यार्थी वा निजका अभिभावकबाट प्रचलित कानूनबमोजिम सरकारलाई तिर्नुपर्ने शुल्क वा दस्तुर बाहेकका कुनै पनि शीर्षकमा कुनै पनि शुल्क नलिने गरी प्रदान गरिने अध्ययन सुविधा सम्झनु पर्छ ।
- (ग) 'जम्मा छात्रवृत्ति संख्या' भन्नाले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा २७ ले तोकेबमोजिमको विद्यार्थी संख्या सम्झनु पर्छ ।
- (घ) 'परीक्षा' भन्नाले शिक्षण संस्थाले यस दफाको खण्ड (ख) बमोजिमको शुल्क नलिने गरी भर्ना हुनका लागि विद्यार्थी छनोट गर्ने परीक्षा भन्ने सम्झनु पर्दछ ।
- (ङ) "प्रमुख" भन्नाले हेटौँडा उपमहानगरपालिकाको प्रमुखलाई सम्झनुपर्छ ।
- (च) 'उपमहानगरपालिका' भन्नाले हेटौँडा उपमहानगरपालिका सम्झनु पर्दछ ।
- (छ) "म्याचिङ" भन्नाले कम्प्युटर प्रणालीबाट योग्यता क्रममा रहेको विद्यार्थीको प्राथमिकता क्रम (विद्यालय र विषय) अनुसार रोजाइको विद्यालयमा भर्नाका लागि छनोट गर्ने प्रणाली सम्झनु पर्दछ ।
- (ज) 'न्यूनतम योग्यता' भन्नाले माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा सहभागी भई कक्षा ११ मा अध्ययन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड वा सम्बन्धित निकायले तोकेको न्यूनतम योग्यतालाई सम्झनु पर्दछ ।
- (झ) 'योग्यता क्रम' भन्नाले छात्रवृत्ति परीक्षाको नतिजा तथा परीक्षा समितिले तोकेका अन्य आधारहरूसमेतबाट तय भएको योग्यताको क्रम सम्झनु पर्दछ ।
- (ञ) 'विद्यालय' भन्नाले नेपालको कानून बमोजिम माध्यमिक तह कक्षा बाहसम्मको शिक्षा प्रदान गर्न/गराउन स्थापना भएका शिक्षण संस्था सम्झनु पर्दछ ।
- (ट) 'समिति' भन्नाले यस कार्यविधि बमोजिम गठित छात्रवृत्ति परीक्षा सञ्चालन परीक्षा समिति सम्झनु पर्दछ ।
- (ठ) 'नगर शिक्षा अधिकारी' भन्नाले हेटौँडा उपमहानगरपालिका शिक्षा ऐन, २०७४ को दफा १९ बमोजिमको शिक्षा विकास महाशाखा प्रमुखलाई सम्झनु पर्दछ ।
- (ड) 'परीक्षा नियन्त्रक' भन्नाले हेटौँडा उपमहानगरपालिका, शिक्षा ऐन, २०७४ को दफा १९ बमोजिमको शिक्षा विकास महाशाखा प्रमुखलाई सम्झनु पर्दछ ।

३. छात्रवृत्ति परीक्षा समिति :

- (१) हेटौँडा उपमहानगरपालिका शिक्षा ऐन, २०७४ को दफा ३० बमोजिमको छात्रवृत्ति उपलब्ध गराउने कार्यलाई व्यवस्थित गर्न परीक्षालाई गुणस्तरीय, मर्यादित र व्यवस्थित बनाउन देहाय बमोजिमको एक छात्रवृत्ति परीक्षा समिति रहने छ :

(क) नगर शिक्षा अधिकारी, हेटौँडा उपमहानगरपालिका - अध्यक्ष

(ख) माध्यमिक तह कक्षा १२ सम्मको शिक्षा प्रदान गर्ने सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक वा सञ्चालकको प्रतिनिधित्व हुने गरी नगर प्रमुखले मनोनित गरेका दुई जना - सदस्य

- (ग) नगर शिक्षा अधिकारीले मनोनित गरेको परीक्षा सञ्चालनको ज्ञान भएको सूचना प्रविधि सम्बन्धी विज्ञ एकजना - सदस्य
- (घ) नगर शिक्षा अधिकारीले मनोनित गरेको शिक्षा विकास महाशाखाका कर्मचारी दुई जना - सदस्य
- (ङ) नगर शिक्षा अधिकारीले तोकेको उपमहानगरपालिकाको शिक्षा अधिकृत - सदस्य-सचिव

- (२) छात्रवृत्ति परीक्षा समितिको बैठकसम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
- (३) समितिले बैठकमा आवश्यकता अनुसार विषय विज्ञलाई आमन्त्रित गर्न सक्नेछ ।
- (४) मनोनित सदस्यले समितिका अध्यक्ष मार्फत् पेस गरेको राजिनामा प्रमुखबाट स्वीकृत भएमा पदमुक्त हुनेछ अथवा समितिका मनोनित सदस्यले आफ्नो जिम्मेवारी पूरा नगरेमा वा पद अनुसारको आचरण नगरेमा समितिको अध्यक्षको सिफारिसमा प्रमुखले निजलाई जुनसुकै वखत हटाई अर्को व्यक्तिलाई मनोनित गर्न सक्नेछ ।

तर त्यसरी पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेस गर्ने मौकाबाट वञ्चित गरिने छैन ।

४. छात्रवृत्ति परीक्षा समितिको काम, कर्तव्य र अधिकार :

छात्रवृत्ति परीक्षा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

- (१) छात्रवृत्ति परीक्षाको पाठ्यक्रम, पाठ्यभार तथा न्यूनतम योग्यता निर्धारण गर्ने,
- (२) पाठ्यक्रम तथा प्रश्नपत्र निर्माणमा संलग्न हुने विशेषज्ञको मापदण्ड निर्धारण गर्ने,
- (३) आवेदनको प्रक्रिया र ढाँचा निर्धारण गर्ने,
- (४) परीक्षामा संलग्न हुने पदाधिकारीको नियुक्ति गर्ने तथा परीक्षार्थीको आचार संहिता तय गरी लागू गर्ने,
- (५) परीक्षा केन्द्र तोक्ने,
- (६) प्रश्नपत्र तथा उत्तरकुञ्जिका निर्माण, परिमार्जन, छपाई, प्याकेजिङ, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणका लागि आवश्यक व्यवस्था मिलाउने,
- (७) परीक्षणमा आधुनिक कम्प्युटर स्क्यानिङ प्रविधिको प्रयोग गर्ने वा अन्य विश्वसनीय व्यवस्था मिलाउने,
- (८) Tie-breaker (निर्णायक चरण) निर्धारण गरी नतिजा प्रशोधनका लागि उपलब्ध गराउने,
- (९) परीक्षासम्बन्धी कार्यको निरीक्षण तथा अनुगमन गर्ने गराउने,
- (१०) परीक्षाको नतिजा प्रकाशन तथा नतिजा पुनर्योगसम्बन्धी सबै काम गर्ने,

५. प्रतिशत निर्धारण:

- (१) संस्थागत विद्यालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा २७ को उपदफा ३ बमोजिम तपसिलको विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने छ ।
- (क) पाँच सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा दश प्रतिशत ।
- (ख) पाँच सयदेखि आठ सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा बाह्र प्रतिशत ।
- (ग) आठ सयभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयले कम्तीमा पन्ध्र प्रतिशत ।

(२) उपदफा (१) बमोजिम हुन आउने जम्मा संख्यालाई सतप्रतिशत मानी देहायबमोजिमका प्रतिशतमा छात्रवृत्ति उपलब्ध गराइनेछ। तर, जम्मा विद्यार्थी संख्या हिसाब गर्दा यस कार्यविधि बमोजिम छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी गणना गरिने छैन।

(क) सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई २५ प्रतिशत

(ख) हेटौडा उपमहानगरपालिकाभित्रका संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेको विद्यार्थीलाई १० प्रतिशत

(ग) हेटौडा उपमहानगरपालिकाभित्र स्थायी बसोबास भएका सामुदायिक/संस्थागत विद्यालयमा अध्ययन गरेका सबै विद्यार्थीका लागि १० प्रतिशत

(घ) मकवानपुर जिल्ला भित्रका अन्य स्थानीय तहका विद्यार्थीका लागि ५ प्रतिशत

(३) उपदफा (२) बमोजिम प्रतिशत निर्धारण गरी बाँकी रहेको ५० प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी देहाय प्रतिशतका आधारमा आरक्षण छात्रवृत्ति सिट वितरण गरिनेछ:

(क)	छात्रा	३३ प्रतिशत
(ख)	खस आर्य	१९ प्रतिशत
(ग)	आदिवासी/जनजाति/थारु	१६ प्रतिशत
(घ)	मधेशी	१२ प्रतिशत
(ङ)	दलित	१० प्रतिशत
(च)	चेपाङ्ग/बनकरिया/बोटे/थामी	४ प्रतिशत
(छ)	मुस्लिम	२ प्रतिशत
(ज)	अपाङ्गता भएको व्यक्ति वा निजका सन्तान	२ प्रतिशत
(झ)	सहिद/बेपत्ता पारिएका नागरिकको परिवार/द्वन्द्वपिडित नागरिकको परिवार	२ प्रतिशत

(ज) आरक्षण क्षेत्रमा तोकिएबमोजिमको संख्या विद्यार्थी उपलब्ध नभएमा हेटौडा महानगरवासीलाई प्राथमिकता दिइने छ भने सो संख्यासमेत उपलब्ध नभएमा स्वतः उपदफा २(क) मा जानेछ ।

६. परीक्षाको पाठ्यक्रम र समय :

(१) प्रश्न मुख्यतः एसइइ परीक्षाको पाठ्यक्रममा आधारित हुनेछ । यसका लागि देहायबमोजिमको क्षेत्रबाट देहायबमोजिमको भारमा प्रश्न सोधिनेछ। परीक्षामा एउटा प्रश्नको २ अंकका दरले ५० वटा प्रश्न सोधिने छ।

- क. अंग्रेजी १६ प्रतिशत (८ वटा प्रश्न)
- ख. विज्ञान २६ प्रतिशत (१३ वटा प्रश्न)
- ग. गणित २६ प्रतिशत (१३ वटा प्रश्न)
- घ. सामाजिक/समसामयिक १६ प्रतिशत (८ वटा प्रश्न)
- ङ. नेपाली १६ प्रतिशत (८ वटा प्रश्न)

(२) परीक्षाको समय एकघण्टा हुनेछ ।

(३) परीक्षाको पुर्णाङ्क १०० हुनेछ।

(४) परीक्षामा उत्तिर्ण हुन ४० अंक प्राप्त गरेको हुन पर्नेछ।

७. समितिले सार्वजनिक सूचना प्रकाशन गरी छात्रवृत्तिसम्बन्धी निवेदन आह्वान गर्नुपर्ने:

छात्रवृत्ति परीक्षा समितिले व्यवस्था गरे बमोजिम प्रवेश परीक्षा हुने मितिभन्दा कम्तीमा पन्ध्रदिन अगावै देहायका विवरण खुलाई हेटौंडा उपमहानगरपालिकाको वेबसाइट तथा उपमहानगरपालिकाको आधिकारीक सामाजिक सञ्जाल पेज मार्फत सार्वजनिक सूचना प्रकाशन गरी निवेदन आह्वान गर्नु पर्नेछ: तर पहिलोपटक हुने छात्रवृत्ति परीक्षाको लागि शैक्षिक सत्र सुरु हुने अवधि कम रहेको अवस्थामा सात दिने सूचना निकाल्न बाधा पर्ने छैन ।

- (क) छात्रवृत्ति परीक्षाको कार्यक्रम,
- (ख) परीक्षामा सहभागी हुनका लागि चाहिने न्यूनतम योग्यता,
- (ग) परीक्षाका लागि आवेदन दिने निवेदनको ढाँचा,
- (घ) परीक्षाको किसिम,
- (ङ) आरक्षणका लागि चाहिने आवश्यक कागजात,
- (च) परीक्षासम्बन्धी अन्य आवश्यक विषय ।

८. छात्रवृत्ति परीक्षामा सामेल हुन चाहिने न्यूनतम योग्यता सम्बन्धी व्यवस्था:

यस कार्यविधि बमोजिम प्रवेश परीक्षामा सामेल हुन चाहने परीक्षार्थीले सोही शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (SEE) वा सोसरहको परीक्षामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले तोके बमोजिमको ग्रेडेड हुन आवश्यक न्यूनतम GPA (जिपिए) प्राप्त गरेको हुनुपर्नेछ ।

९. निवेदनका साथमा पेस गर्नुपर्ने कागजात सम्बन्धी व्यवस्था:

- (१) निवेदक छात्रवृत्ति सम्बन्धमा उपमहानगरपालिकाले व्यवस्था गरेको अनलाइन फारम मार्फत् निवेदन दिनुपर्ने छ ।
- (२) निवेदकले निवेदन फारमका साथ निम्नलिखित कागजात अपलोड गर्नुपर्नेछ :
 - (क) न्यूनतम शैक्षिक योग्यताको ग्रेड सिट र चारित्रिक प्रमाणपत्र वा तोके बमोजिमको प्रमाण,
 - (ख) शैक्षिक योग्यताका प्रमाणपत्रहरू प्रतिशत वा ग्रेड नखुलेको भए सम्बन्धित संस्थाले प्रतिशत वा ग्रेड खुलाएको प्रमाणपत्र,
 - (ग) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो,
 - (घ) नेपाली नागरिकता र सो नभएमा जन्म दर्ताको प्रमाणपत्र,
 - (ङ) सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि अनुसूची-१ बमोजिमको सिफारिस,
 - (च) आरक्षणका लागि आवश्यक प्रमाणका कागजात ।
 - (छ) परीक्षा समितिले आवश्यक ठानेका अन्य कागजात ।
- (३) परीक्षाबाट योग्यताक्रम निर्धारण भई भर्नाको अवसर प्राप्त गर्ने उम्मेदवारले सम्बन्धित विद्यालयमा भर्ना हुँदा निवेदन फारमका साथ पेस गरेका सम्बन्धित कागजातको प्रतिलिपि र सक्ल अनिवार्य पेस गर्नुपर्नेछ ।
- (४) कुनै निवेदकले आवेदनका समयमा पेस गरेको विवरण र अपलोड गरेका शैक्षिक प्रमाणपत्र तथा कागजातहरू झुटो प्रमाणित भएमा निजको नाम जुनसुकै बखत योग्यताक्रमको सूचीबाट हटाई प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।

- (५) आरक्षित समूहमा उम्मेदवार हुन चाहने व्यक्तिले आफू सो समूहमा पर्ने बेहोरा प्रमाणित हुने गरी देहायका निकायबाट सिफारिस गराई आवेदन साथ पेस गर्नु पर्नेछः-
- (क) सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाहरूको परिवार र द्वन्द्व पीडित समूहका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसपत्र,
- (ख) अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम,चेपाङ्ग,बनकरीया, बोटे र थामी समुदायका व्यक्तिको हकमा सम्बन्धित आयोग वा प्रतिष्ठानबाट प्राप्त प्रमाणपत्र वा जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहको सिफारिसपत्र,
- (ग) सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले सम्बन्धित विद्यालयको सिफारिसमा अनुसूची १ को ढाँचामा सामुदायिक विद्यालयमा अध्ययन गरेको पुष्टि प्रमाणपत्रसहित बसोबास भएको स्थानीय तहको शिक्षा शाखा वा शिक्षा विकास तथा समन्वय इकाइको सिफारिस पत्र,
- (घ) मकवानपुरका अन्य स्थानीय तहका बासिन्दाका हकमा सम्बन्धित स्थानीय तहको स्थायी बसोबास खुल्ने नागरिकता, जन्मदर्ता वा बसाइँसराई वा सम्बन्धित स्थानीय तहको सिफारिसपत्र ।

१०. निवेदनको स्वीकृति :

परीक्षा समितिले अनलाइन माध्यमबाट प्राप्त निवेदन तथा फाराम रुजू गरी स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ ।

११. विज्ञसूची सम्बन्धी व्यवस्था:

(१) छात्रवृत्ति परीक्षा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम, प्रश्नपत्र र उत्तरकुञ्जिका निर्माणमा संलग्न हुने विज्ञको मापदण्ड समितिले निर्धारण गरेबमोजिम हुनेछ ।

(२) हेटौँडा उपमहानगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा माध्यमिक तहमा ५ वर्ष अनुभव प्राप्त स्थायी शिक्षकहरू स्वतः विषय विज्ञका रूपमा रहेनेछन् सूचीकृत भएको मानिनेछ ।

(३) सूचीकृत भएका विज्ञबाट आवश्यकताअनुसार सेवा लिन सक्नेछ ।

१२. प्रश्नपत्र निर्माण सम्बन्धी व्यवस्था :

(१) विज्ञसूचीमा रहेका व्यक्तिमध्येबाट स्वीकृत पाठ्यक्रम र पाठ्यभार अनुसार शिक्षा विकास महाशाखाले आवश्यक प्रश्न संख्याको बढीमा पाँच गुणासम्म कोरा प्रश्न उत्तरकुञ्जिका सहित माग गर्न सक्नेछ ।

(२) शिक्षा विकास महाशाखाले प्रश्नपत्र निर्माणमा संलग्न हुने विज्ञलाई सो सम्बन्धी अनुरोध पत्रका साथ निर्देशन र कबुलियतनामा समेत संलग्न राखी पत्राचार गर्नेछ । यस प्रयोजनका लागि हार्डकपी वा परिस्थिति अनुसार पासवर्ड प्रोटेक्टेड सफ्टकपीसमेत प्रयोग गर्न सक्ने छ ।

(३) शिक्षा विकास महाशाखाले विषय विज्ञलाई सम्मिलित गराई कार्यशाला मार्फत सोझै प्रश्नपत्र निर्माण गराउन सक्नेछ ।

(४) शिक्षा विकास महाशाखाले विज्ञबाट तयार गरिएका प्रश्नपत्र सिलबन्दी लाहछापसहित कसैले कुनै किसिमबाट जानकारी नपाउने गरी प्राप्त हुने आवश्यक व्यवस्था मिलाउनु पर्नेछ ।

(५) माथि जेसुकै भनिए तापनि यो मापदण्ड लागू भएपछि हुने पहिलो परीक्षामा नगर शिक्षा अधिकारीले गोप्यरूपमा विषय विज्ञसँग प्रश्नपत्र तयारी र मोडरेसनको कार्य गर्न लगाउन सक्नेछ ।

१३. प्रश्नपत्र परिमार्जनसम्बन्धी व्यवस्था:

(१) शिक्षा विकास महाशाखाले स्वीकृत आचारसंहिता र गोपनीयता पालनाको सुनिश्चित हुनेगरी विज्ञहरूबाट प्राप्त प्रश्नपत्रको सिलबन्दी खामलाई विषयको कोड अनुसार छुट्याउनु पर्नेछ र यसरी विषयगतरूपमा छुट्याइएका प्रश्नपत्रका सिलबन्दी खामहरू समितिका अध्यक्ष र शिक्षा विकास महाशाखाका कम्तीमा दुईजना अधिकृत स्तरका कर्मचारीको रोहबरमा खोली विज्ञहरूबाट पेस हुन आएका विषयगत कोरा प्रश्नहरू विषय कोडअनुसार विषय र विषयवस्तुको पञ्जीकरण/अनुक्रमित हुनेगरी कम्प्युटर टाइप गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

(२) समितिले सम्बन्धित विज्ञलाई आमन्त्रण गरी उपदफा (१) बमोजिम तयार गरिएका प्रश्नमध्येबाट पाठ्यक्रम अनुसार आवश्यक हुन आउने संख्याको दोब्बर संख्यामा प्रश्नहरू परिमार्जन गरी कम्प्युटर टाइप गर्न लगाउनु पर्नेछ ।

(३) समितिले उपदफा (२) बमोजिम तयार गरिएको प्रश्नबाट पाठ्यक्रम र विषयवस्तुको क्रमबद्धता अनुरूप हुनेगरी प्रत्येक विषयको कम्तीमा दुई सेट वस्तुगत प्रश्नहरूको परिमार्जित प्रति तयार गर्न लगाउनु पर्नेछ ।

(४) समितिबाट प्रश्नपत्रको परिमार्जन कार्य सम्पन्न भएपछि पाठ्यक्रम र विषयवस्तुको क्रमबद्धता अनुसार भए नभएको सम्बन्धमा नगर शिक्षा अधिकारीको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा विषयगत उपसमितिले पुनः रूजु र आवश्यक परेमा कम्प्युटर टाइप समेत गरी गराई प्रत्येक सेट प्रश्नपत्र फरक फरक खाममा सिलबन्दी गरी विषय कोड खुलाई सबै सेटहरूलाई एउटै खाममा पुनः सिलबन्दी गरी शिक्षा अधिकारीसमक्ष पेस गर्नुपर्नेछ ।

(५) यसरी तयार गरिएको प्रश्नपत्र मध्येबाट समितिका ३ जना सदस्यको रोहबरमा गोलाप्रथाबाट एकसेट प्रश्नपत्र छनोट गर्नुपर्नेछ । सोही सेटबाट विषयगत समुहभित्र मात्र आवश्यकतानुसार प्रश्न र उत्तर तल माथि पर्ने गरी कम्तीमा दुई सेट (प्रत्येक सेटभित्र प्रश्नको क्रमसङ्ख्या फरक पारी तयार गरिएका सेटहरू) हुनेगरी अन्तिम प्रश्नपत्र तयार गर्नु पर्नेछ ।

(६) माथि जेसुकै भनिए तापनि यो कार्यविधि लागू भएपछि हुने पहिलो परीक्षामा नगर शिक्षा अधिकारीले विज्ञहरूलाई गोप्य रूपमा प्रश्न तयार गर्न लगाई परीक्षा लिने व्यवस्था गर्न सक्ने छ ।

१४. प्रश्नपत्र छपाइसम्बन्धी व्यवस्था :

(१) प्रश्नपत्र छपाइ वा फोटोकपी र प्याकेजिङ गराउँदा नगर शिक्षा अधिकारीले तोकेका अधिकृत कर्मचारीबाट सम्पन्न गर्नुपर्नेछ । विशेष परिस्थितिमा बाहेक परीक्षा हुने अघिल्लो दिन सम्पन्न हुने गरी आवश्यक सङ्ख्यामा प्रश्नपत्र छपाइ वा फोटोकपी गरी प्रत्येक परीक्षाकेन्द्रका लागि छुट्टाछुट्टै प्याकेट बनाइ सिलबन्दी गर्ने र परीक्षा सुरुहुनुभन्दा कम्तीमा एक घण्टा अगावै परीक्षा केन्द्रमा पुऱ्याउने व्यवस्था गर्नुपर्नेछ ।

(२) प्रश्नपत्र छपाइ तथा प्याकेजिङमा संलग्न कर्मचारीलाई छपाई, प्याकेजिङ र सिलबन्दी गर्ने कार्य सम्पन्न भएपश्चात् मात्र छपाइ केन्द्रबाट बाहिर जान मिल्ने व्यवस्था गर्नुपर्ने छ ।

(३) आवश्यकतानुसार परीक्षाको उत्तरपुस्तिका र प्रश्नपत्र अलगअलग सेटअनुसार नै छपाइ गर्नु पर्नेछ र प्रश्नपत्रमा पनि परीक्षार्थीको रोल नम्बर लेख्नेठाउँ हुनुपर्नेछ ।

(४) प्रश्नपत्र छपाइको क्रममा रहेका काम नलाग्ने कागजातहरू र यस सम्बन्धित अन्य कागजातहरू समितिको रोहबरमा नष्ट गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

(५) प्रश्नपत्र छपाइ सुरक्षित र गोप्य रूपमा गर्नुपर्नेछ । प्रश्नपत्र छपाईका लागि नगर शिक्षा अधिकारीले कुनैपनि अधिकृतलाई जिम्मेवारीसहित खटाउन सक्नेछ ।

१५. परीक्षा सञ्चालन सम्बन्धी व्यवस्था :

- (१) छात्रवृत्ति परीक्षाको लिखित परीक्षा पूर्व शिक्षा विकास महाशाखाले निवेदन दिने परीक्षार्थीहरूको अन्तिम नामावली तयार गर्ने र परीक्षार्थीहरूको सङ्ख्याको आधारमा आवश्यकता अनुसार परीक्षा केन्द्रहरू तोक्नुपर्नेछ । परीक्षाकेन्द्र तोक्दा मुख्यतः निम्नलिखित आधार हुनेछनः
- (क) परीक्षा सञ्चालन गर्नका लागि मिति र समय निर्धारण गर्दा परीक्षा भवनको उपलब्धता, यातायातको सुगम पहुँच र सर्वसाधारणको जानकारीमा रहेको स्थान,
- (ख) सम्भव भएसम्म परीक्षा भवन र हल सिसिटिभि मार्फत निगरानी गर्न मिल्ने,
- (ग) कम्पाउण्ड वाल र शौचालयको उचित प्रबन्ध भएको ।
- (२) शिक्षा विकास महाशाखाले परीक्षार्थी सङ्ख्याको आधारमा देहायबमोजिम अनुगमनकर्ता, परीक्षा नियन्त्रक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, समन्वयकर्ता, निरीक्षक, सुरक्षाकर्मी, हलुका सवारी चालक र कार्यालय सहयोगीको व्यवस्था गर्न सक्नेछ ।
- (क) प्रत्येक परीक्षा केन्द्रका लागि एकजना केन्द्राध्यक्ष,
- (ख) बढीमा २५० जना परीक्षार्थीका लागि एउटा परीक्षा केन्द्र,
- (ग) बढीमा १२५ जना परीक्षार्थीका लागि एकजना सहायक केन्द्राध्यक्ष,
- (घ) बढीमा २० जना परीक्षार्थीका लागि एकजना निरीक्षक,
- (ङ) प्रतिकेन्द्र कम्तीमा ५ जना सुरक्षाकर्मी वा नगर प्रहरी,
- (च) बढीमा २५० जना परीक्षार्थीका लागि ३ जना कार्यालय सहयोगी ।
- (३) परीक्षार्थीलाई उपलब्ध गराउने प्रवेशपत्र (अनलाईन समेत)मा स्वीकृत गर्ने अधिकारीको दस्तखत, दर्जा र हेटौँडा उपमहानगरपालिकाको छाप अनिवार्य हुनुपर्नेछ ।
- (४) परीक्षा सुरु भएको २० मिनेट पछि आउने परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गराइने छैन र परीक्षा अवधि समाप्त नभएसम्म परीक्षार्थीलाई परीक्षा हलबाट बाहिर जान दिइने छैन । परीक्षा सुरु भन्दा ३० मिनेट अगाडि परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश दिइनेछ र परीक्षा समाप्त हुनु ५ मिनेट अगाडि जनाउ घन्टी दिइनेछ ।
- (५) परीक्षार्थीको हाजिरी परीक्षा कोठागत रूपमा लिने व्यवस्था गर्नु पर्नेछ ।
- (६) प्रश्न पत्र विद्यार्थीबाट फिर्ता लिने व्यवस्था गर्नुपर्नेछ ।
- (७) परीक्षा केन्द्रमा प्रश्नपत्रको प्याकेट राखिएको शीलबन्दी बाकस बुझाउन, प्रयोग नभएका प्रश्नपत्र र उत्तरपुस्तिका शीलबन्दी गर्न, परीक्षा सम्पन्न भएपछि प्रश्नपत्र र उत्तरपुस्तिका शीलबन्दी गर्दा रोहवरमा बस्न र केन्द्राध्यक्षबाट उत्तरपुस्तिका बुझी शिक्षा विकास महाशाखामा बुझाउने लगायत अन्य सहजीकरणका कामका लागि प्रत्येक परीक्षा केन्द्रमा एकजना समन्वयकर्ता खटाउन सक्नेछ ।

१६. परीक्षा सञ्चालनमा संलग्न कर्मचारीहरूको छनोट तथा काम कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था

- (१) केन्द्राध्यक्ष छनोटका आधार : छात्रवृत्ति परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष छनोटका आधार निम्नलिखित रहने छन् :
- (क) परीक्षाकेन्द्र रहेको शिक्षणसंस्थाको प्रधानाध्यापक/प्रिन्सिपल
- (ख) परीक्षाकेन्द्र रहेको शिक्षण संस्थाको सहायक प्रधानाध्यापक/भाइस प्रिन्सिपल
- (ग) हेटौँडा उपमहानगरपालिकाले तोकेका अधिकृत तथा मावि तहका शिक्षक
- (२) केन्द्राध्यक्षको काम, कर्तव्य र अधिकार :

- (क) आफूलाई तोकिएको परीक्षा केन्द्रमा शान्तिपूर्ण वातावरणमा मर्यादित ढङ्गबाट परीक्षा कार्यक्रम अनुसार परीक्षा सञ्चालन गर्ने ।
- (ख) सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षामा आवश्यक पर्ने अन्य कर्मचारीको नियुक्ति र अभिमुखीकरण गर्ने ।
- (ग) शिक्षा विकास महाशाखाबाट उपलब्ध गराइएको विवरणअनुसार परीक्षार्थीहरूको बसाइ व्यवस्था मिलाउने । यस सन्दर्भमा परीक्षा हलभित्र टाँस गरिने सिट प्लान परीक्षा हुने अघिल्लो दिन र परीक्षार्थीको जानकारीका लागि परीक्षा हल बाहिर सार्वजनिक गरिने सिटप्लानको सूचना परीक्षा सुरुहुनु भन्दा बढीमा दुईघण्टा अगाडि टाँस गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
- (घ) आफूलाई तोकिएको परीक्षा केन्द्रमा परीक्षा सुरुहुनुभन्दा कम्तीमा एकघण्टा अगाडि पुग्नु पर्ने ।
- (ङ) परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अगाडि सिलबन्दी गरिएको प्रश्नपत्र र उत्तरपुस्तिकाको प्याकेट राखिएको वाकस केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष समन्वयकर्ता, सुरक्षाकर्मी, र निरीक्षक समेत गरी कम्तीमा चारजनाको रोहबरमा खोल्ने,
- (च) प्रश्नपत्र र उत्तरपुस्तिकाको सिलबन्दी प्याकेट तोकिएको विवरणअनुसार भए नभएको रुजु गर्ने,
- (छ) शिक्षा विकास महाशाखा र सुरक्षाकर्मीको समन्वयमा परीक्षा केन्द्रको सुरक्षा र कर्मचारी व्यवस्था मिलाउने,
- (ज) परीक्षा भवनमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको खानतलासी तथा प्रवेशपत्र जाँच गर्ने व्यवस्था गर्ने,
- (झ) परीक्षा केन्द्रको हाताभित्र परीक्षार्थी, परीक्षा सञ्चालनमा संलग्न कर्मचारी बाहेक अरुलाई प्रवेशगर्न नदिने,
- (ञ) परीक्षा हल तथा केन्द्रमा होहल्ला गर्ने, नक्कल गर्ने गराउने जस्ता अमर्यादित र अनुचित कार्य गर्ने परीक्षार्थी तथा निरीक्षकलाई तत्काल कारबाही तथा अवस्था हेरी निष्कासनसम्म गर्ने,
- (ट) निरीक्षकलाई प्रश्नपत्र र उत्तरपुस्तिकाको गोपनियता कायम राख्न निर्देशन दिने,
- (ठ) सिलबन्दी गरिएको प्रश्नपत्र र उत्तरपुस्तिका (OMR Sheet) को खाम सम्बन्धित निरीक्षकलाई परीक्षा सुरु हुनुभन्दा बढीमा २० मिनेट अगाडि उपलब्ध गराउने,
- (ड) परीक्षार्थीले परीक्षा अवधिभरमा परीक्षा सुरु भएको आधा घण्टा पछि एक पटक मात्र शौचालय जान पाउने व्यवस्था गर्ने ।
- (ढ) प्रवेश पत्रमा रहेको परीक्षार्थीको विवरण उपलब्ध हाजिरी फाराममा ठिक भए नभएको यकिन गर्न लगाउने ।

- (ग) प्रश्नपत्र वितरण गरिसकेपछि प्रश्नपत्रमा त्रुटी भएको पाइएमा शिक्षा विकास महाशाखाबाट प्राप्त अतिरिक्त प्रश्नपत्र दिई वितरित प्रश्नपत्र फिर्ता लिने व्यवस्था मिलाउने ।
- (त) उत्तरपुस्तिकामा प्रश्नपत्रको सेट उल्लेख भएको एकिन गर्न निरीक्षकलाई निर्देशन दिने ।
- (थ) परीक्षा समाप्त भएपछि परीक्षार्थीहरूको सक्कल हाजिरी, प्रश्नपत्र र उत्तरपुस्तिका संकलन र गन्ती गरी छुट्टाछुट्टै प्याकिड गर्न लगाई सीलबन्दी गरी परीक्षा समितिमा पठाउने ।
- (द) परीक्षा सुरुभएदेखि अन्तसम्म परीक्षा केन्द्रमा भएको परीक्षाको अद्यावधिक विवरण परीक्षा समितिमा जानकारी गराउने ।
- (३) सहायक केन्द्राध्यक्ष छनोटका आधारः प्रवेश परीक्षा सञ्चालनका लागि सहायक केन्द्राध्यक्ष छनोटका आधार निम्नलिखित रहने छन्ः
- (क) परीक्षा केन्द्र रहेको शिक्षणसंस्थाको सहायक प्रधानाध्यापक/भाइस प्रिन्सिपल/शिक्षक/अधिकृत कर्मचारी/सहायक पाँचौं तहका कर्मचारी
- (ख) हेटौँडा उपमहानगरपालिकाले तोकेका अन्य कर्मचारी
- (४) सहायक केन्द्राध्यक्ष/समन्वयकर्ताको काम, कर्तव्य र अधिकारः
- (क) केन्द्राध्यक्षले तोकेको समयमा सम्बन्धित परीक्षा केन्द्रमा पुग्ने ।
- (ख) प्रत्येक परीक्षा हलभित्र हेटौँडा उपमहानगरपालिकाबाट उपलब्ध गराइएको विवरण अनुसार परीक्षार्थीको बसाइ व्यवस्था मिलाउने र सो अनुसारको सिटप्लान विवरण परीक्षार्थीको जानकारीका लागि परीक्षाहल बाहिर टास्ने व्यवस्था गर्ने ।
- (ग) परीक्षाकेन्द्रमा खटिएका कर्मचारीको हाजिरी गराउने ।
- (घ) परीक्षार्थीहरूको हाजिरी फाराम निरीक्षकलाई जिम्मा दिने ।
- (ङ) परीक्षा सम्पन्न भएपश्चात् प्रयोगमा नआएका उत्तरपुस्तिका र प्रश्नपत्र सम्बन्धित निरीक्षकबाट बुझी प्याकिड गर्न सहयोग गर्ने ।
- (च) निरीक्षकलगायत परीक्षामा खटिएका जनशक्तिले तोकिएको जिम्मेवारी पूरा गरेको सुनिश्चित गर्ने ।
- (छ) केन्द्राध्यक्षले तोकिएका अन्य कार्यहरू गर्ने ।
- (५) निरीक्षक छनोटका आधारहरूः प्रवेश परीक्षा सञ्चालनका लागि निरीक्षक छनोटका आधारहरू निम्नलिखित रहने छन् :
- (क) शिक्षणसंस्थामा कार्यरत र सम्भव भएसम्म परीक्षा सञ्चालनमा अनुभव प्राप्त (माध्यमिक तह वा सोभन्दा माथिका बाहेकका) शिक्षक तथा कर्मचारी ।
- (ख) उपमहानगरपालिकाले तोकेका कर्मचारी ।
- (६) निरीक्षकको काम, कर्तव्य र अधिकारः
- (क) परीक्षार्थीले पालना गर्नुपर्ने आचारसंहिता र नियमको जानकारी गराउने ।
- (ख) केन्द्राध्यक्षले तोकेको समयमा सम्बन्धित परीक्षा केन्द्रमा पुग्ने ।

- (ग) केन्द्राध्यक्षले सञ्चालन गर्ने अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुने ।
- (घ) केन्द्राध्यक्षको निर्देशानुसार परीक्षार्थीको सिटप्लान गरी गोपनियता कायम गर्ने ।
- (ङ) केन्द्राध्यक्षले तोकिएको कोठामा परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अगाडि पुग्ने ।
- (च) सिटप्लान अनुसार परीक्षार्थीलाई परीक्षा हलमा बस्ने व्यवस्था मिलाउने ।
- (छ) आफ्नो परीक्षा हलको लागि प्राप्त प्रश्नपत्रको संख्या र परीक्षार्थीको संख्या रुजू गर्ने ।
- (ज) परीक्षा सुरु हुने घण्टी बज्नासाथ एकै सेटका प्रश्नपत्र यथासम्भव एकै वेन्चका परीक्षार्थीलाई नपने गरी वितरणको व्यवस्था गर्ने ।
- (झ) परीक्षाको गोपनियतालाई कायम राख्ने ।
- (ञ) परीक्षार्थीलाई प्रवेशपत्रमा लेखिए अनुसारको नाम तथा रोल नम्बर आफ्नो उत्तरपुस्तिकामा लेख्न लगाउने ।
- (ट) परीक्षा सुरु भएको २० मिनेट बितेपछि आउने परीक्षार्थीलाई परीक्षा हलभित्र प्रवेश गर्न नदिने ।
- (ठ) परीक्षार्थीलाई तोकिएको हाजिरी फाराममा प्रवेशपत्र हेरी हाजिर गराउने ।
- (ड) उत्तरपुस्तिकाको तोकिएको महलमा अनिवार्य दस्तखत गर्न लगाउने ।
- (ढ) परीक्षार्थीको प्रवेशपत्र रुजू गर्ने ।
- (ण) परीक्षार्थी अनुपस्थित भई बाँकी रहेका प्रश्नपत्र र उत्तरपुस्तिका २० मिनेटपश्चात् समन्वयकर्ता वा तोकिएको व्यक्तिलाई बुझाउने ।
- (त) परीक्षार्थीलाई कालो पेनले मात्र परीक्षा दिन लगाउने ।
- (थ) परीक्षा सुरु भएदेखि परीक्षाको निर्धारित समय समाप्त नभएसम्म कुनै पनि परीक्षार्थीलाई परीक्षाहलबाट बाहिर जान नदिने ।
- (द) परीक्षामा अनुचित कार्य गर्ने परीक्षार्थीलाई कारवाही गर्न तत्काल केन्द्राध्यक्ष समक्ष सिफारिस गर्ने ।
- (ध) परीक्षा समाप्त भएपछि तत्कालै परीक्षार्थीबाट लिइएको प्रश्नपत्र र उत्तरपुस्तिका दुवै छुट्टाछुट्टै गन्ती गरी केन्द्राध्यक्षलाई बुझाउने ।
- (न) परीक्षार्थीको नाम जिल्ला जस्ता विवरणको हिज्जे (Spelling) गल्ती छापिएको भए हाजिरी पानामा अनिवार्य रूपले सच्याउन लगाउने, रोल नम्बर रुजू गरी हाजिरी र उत्तरपुस्तिका दुवैमा लेख्न लगाउने । हाजिरी पानामा उत्तरपुस्तिका नम्बर अनिवार्य लेख्न लगाउने, उत्तरपुस्तिकामा कुनैपनि साङ्केतिक कुराहरू लेख्न नहुने कुरा जानकारी गराउने ।
- (न) प्रत्येक परीक्षार्थीको प्रवेश पत्रको फोटो र निजको अनुहार मिले नमिलेको हेर्ने र सङ्कास्पद भेटिए समन्वयकर्ता वा केन्द्राध्यक्षलाई तुरुन्त जानकारी दिने ।

- (प) परीक्षाको समय अगाडि नै कुनै परीक्षार्थीले परीक्षा सकाए वा छाड्न चाहेमा पनि आधाघण्टा पछिमात्र प्रश्नपत्र र उत्तरपुस्तिका बुझाएर परीक्षा हलबाट बाहिर जान दिने ।
- (फ) परीक्षार्थीहरूले मोबाइल, क्यालकुलेटर, पेजर, ब्लुटूथ, आईप्याड, ट्याबलेट, पिसि, वालेट(पर्स), गरगहना, घडी आदि जस्ता वस्तु परीक्षा कोठामा लान र कुनैपनि प्रकारको विद्युतीय उपकरण प्रयोग गर्न नपाइने ब्यहोरा परीक्षार्थीलाई जानकारी गराउने र अनुचित कार्य गर्ने परीक्षार्थीलाई तत्काल कारवाही गर्न केन्द्राध्यक्ष समक्ष सिफारिस गर्ने ।
- (ब) परीक्षार्थीले आफ्नो प्रवेशपत्रमा परीक्षा अघि वा परीक्षाको समयमा कुनै कुरा लेख्न नहुने कुरा सचेत गराउने ।
- (भ) परीक्षार्थीले प्रश्नपत्रमा खेसा गर्न पाउने जानकारी दिने ।
- (म) केन्द्राध्यक्षले तोकेबमोजिमका अन्य कार्य गर्ने ।

१७. उत्तरकुञ्जिका तयारी सम्बन्धी व्यवस्था:

उत्तरपुस्तिका परीक्षण सुरु गर्नुपूर्व नगर शिक्षा अधिकारीले तोकेका विज्ञहरूद्वारा उत्तरकुञ्जिका तयार गरी गोप्य रूपमा सुरक्षित राख्नुपर्नेछ ।

१८. उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण सम्बन्धी व्यवस्था:

- (क) उत्तरपुस्तिका परीक्षण आधुनिक कम्प्यूटर प्रविधि ओएमआर (OMR) बाट गर्नु पर्नेछ र ओएमआर (OMR) प्रणाली प्रयोग गर्न सम्भव नभएमा परीक्षा समितिले तोकेबमोजिम परीक्षण गरिनेछ ।
- (ख) स्क्यान गरी तयार गरिएको नतिजा (जस्तै: A, B, C, D खाली कोठा, दोहोरो उत्तर आदि) उत्तरपुस्तिका अनुसार स्क्यान छ, छैन भनी म्यानुयल (कम्प्यूटरको प्रयोग नगरी) रुजु र अन्तिम रुजु गर्नुपर्नेछ । यसरी रुजु गर्दा कम्तीमा ५ प्रतिशत रेण्डम स्यामप्लीड (Random Sampling) गर्नुपर्नेछ ।
- (ग) उत्तरपुस्तिका रुजु कार्य सकेपछि नगर शिक्षा अधिकारीले कम्प्यूटरमा प्रविष्टि गर्न लगाउनु पर्नेछ ।

१९. योग्यताक्रम सूचीको तयारी तथा प्रकाशन सम्बन्धी व्यवस्था :

परीक्षा समितिले छात्रवृत्ति परीक्षाबाट उत्तीर्ण निवेदकहरूको योग्यताक्रमको सूची तयार गरी प्रकाशन गर्नेछ ।

- (क) परीक्षा समितिले परीक्षापश्चात उत्तरपुस्तिका (OMR Sheet) परीक्षण तथा रुजु गरी छात्रवृत्ति परीक्षाबाट उत्तीर्ण निवेदकहरूको योग्यताक्रमको सूची तयार गर्नेछ ।
- (ख) उत्तरपुस्तिकाको परीक्षण सामान्यतः OMR मेसिनबाट स्क्यानिङ गरिनेछ ।
- (ग) योग्यताक्रम अनुसारको सूची समितिले प्रमाणित गरी महानगरपालिकाको वेवसाइटमार्फत् नतिजा प्रकाशन गर्नेछ ।

- (घ) उपदफा(३) बमोजिमको सूचि नतिजा प्रकाशित भएपश्चात २ (दुई) दिनभित्र नतिजा उपर चित्त नबुझ्ने विद्यार्थीले अनसूची-२ बमोजिमको ढाँचामा समितिले तोकेको बैंक खातामा तोकिएको दस्तुर बुझाएको सक्कल बैङ्क भौचर संलग्न गरी समितिमा निवेदन दिनुपर्नेछ।
- (ङ) समितिले पुनर्योगको नतिजा समेत समावेश गरी अन्तिम योग्यताक्रम सूचि प्रकाशन गर्नेछ।

२०. म्याचिड तथा विद्यार्थी मनोनयन सिफारिस सम्बन्धी व्यवस्था :

दफा १९ बमोजिम प्रकाशित नतिजा अनुसार योग्यताक्रम बमोजिम छात्रवृत्तिमा मनोनयनको लागि विद्यार्थीले फाराम भर्दाकै समयमा रोजेको विषय र विद्यालयको प्राथमिकताका आधारमा योग्यताक्रम अनुसार पहिलो चरणको विद्यार्थी भर्ना नतिजा सूची प्रकाशन गरिनेछ ।

- १) मनोनयन भएका विद्यार्थीले आफ्नो युजर आइडी र पासवर्ड प्रयोग गरी अनलाइन मार्फत् मनोनयन पत्र प्रिन्ट गरी प्राप्त गर्न सक्नेछ ।
- २) उपदफा (१) बमोजिमको मनोनयन पत्र लिई विद्यार्थीले ३ (तीन) दिनभित्र तोकिएको विद्यालयमा भर्ना भइसक्नुपर्नेछ ।
- ३) अन्तिम योग्यताक्रममा रहेका विद्यार्थीहरूबाट पहिलो चरणको मनोनयन भएका विद्यार्थीको सूचि हटाई रिक्त सिटहरूमा योग्यताक्रम बमोजिम छात्रवृत्तिमा मनोनयनको लागि विद्यार्थीले फाराम भर्दाकै समयमा रोजेको विषय र विद्यालयको प्राथमिकताका आधारमा योग्यताक्रम अनुसार दोस्रो चरणको विद्यार्थी भर्ना नतिजा सूची प्रकाशन गरिनेछ ।
- ४) उपदफा (३) बमोजिमको मनोनयन पत्र लिई विद्यार्थीले २ (दुई) दिनभित्र तोकिएको विद्यालयमा भर्ना भइसक्नुपर्नेछ ।
- ५) अन्तिम योग्यताक्रममा रहेका विद्यार्थीहरूबाट पहिलो चरण र दोश्रो चरणको मनोनयन भएका विद्यार्थीको सूचि हटाई रिक्त सिटहरूमा योग्यताक्रम बमोजिम छात्रवृत्तिमा मनोनयनको लागि विद्यार्थीले फाराम भर्दाकै समयमा रोजेको विषय र विद्यालयको प्राथमिकताका आधारमा योग्यताक्रम अनुसार तेश्रो चरणको विद्यार्थी भर्ना नतिजा सूची प्रकाशन गरिनेछ ।
- ६) उपदफा (५) बमोजिमको मनोनयन पत्र लिई विद्यार्थीले २ (दुई) दिनभित्र तोकिएको विद्यालयमा भर्ना भइसक्नुपर्नेछ ।
- ७) अन्तिम योग्यताक्रममा रहेका विद्यार्थीहरूबाट पहिलो चरण, दोश्रो चरण र तेश्रो चरणको मनोनयन भएका विद्यार्थी मध्येबाट सम्बन्धित विद्यालयमा तोकिएको समयभित्रै भर्ना भएका विद्यार्थीहरूको सूचि हटाई रिक्त सिटहरूमा मनोनयन पत्र नलिएका तर अन्तिम योग्यताक्रम रहेका विद्यार्थीहरूलाई ५ (पाँच) दिनभित्र अनलाइनमार्फत् पुनः विद्यालय र विषय छनोटको अवसर दिइनेछ ।
- ८) उपदफा (७) बमोजिम अनलाइनमार्फत् पुन विद्यालय र विषय छनोटको लागि निवेदन गरेका विद्यार्थीहरूको योग्यताक्रम अनुसार अन्तिम मनोनयन गरिनेछ ।
- ९) यस दफा बमोजिमको मनोनयन पत्र लिई भर्ना हुन आउने विद्यार्थीलाई तोकिएको विषयमा भर्ना गरी सोही दिन सोको विवरण सफ्टवेयरमा प्रविष्टि गर्ने दायित्व सम्बन्धित विद्यालयको हुनेछ ।

२१. प्रवेश परीक्षाको पूर्णाङ्क तथा उत्तीर्णाङ्क सम्बन्धी व्यवस्था :

- (१) प्रति प्रश्न २ अङ्कभारका ५० वटा प्रश्नसहित १०० पूर्णाङ्कको परीक्षा हुने छ ।

(२) लिखित परीक्षाको कुल पूर्णाङ्कको ४० प्रतिशत अङ्क हासिल गर्ने निवेदकमात्र योग्यताक्रममा समावेश हुनेछ ।

(३) गलत उत्तरका लागि नेगेटिभ मार्किङ हुनेछैन ।

२२. गोप्य रहने:

१) यस कार्यविधि बमोजिम लिइएको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका उजुरी परेको अवस्थामा बाहेक नतिजा प्रकाशन भएको मितिले ६ महिनापश्चात् प्रचलित कानुनबमोजिम प्रश्नपत्र र उत्तरपुस्तिका धुल्याइने छ ।

२) परीक्षाको कामकारवाही तथा गोपनीयता कायम गर्नुपर्ने दायित्व सो काममा संलग्न सबै पदाधिकारी एवं कर्मचारीको हुनेछ ।

३) परीक्षाको प्रश्न निर्माण, मोडरेसन, गोप्य कक्षमा खटिएका कर्मचारीको विवरण, प्रश्न र उत्तरपुस्तिका लगायतका सामग्री गोप्य रहनेछन् ।

२३. परीक्षा रद्द हुने अवस्था: परीक्षा समितिले निर्णय गरेको अवस्थामा बाहेक परीक्षा कार्यक्रम रद्द हुने छैन ।

२४. उजुरी व्यवस्थापन: (१) यस कार्यविधि बमोजिम समितिले गरेका कुनै काम कारवाही उपर चित्त नबुझेमा त्यस्ता निवेदकले सो कार्य भए गरेको मितिले ३ (तीन) दिनभित्र उपमहानगरपालिकाको शिक्षा सम्बद्ध विषयगत समिति समक्ष लिखित उजुरी गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम प्राप्त उजुरी सम्बन्धमा विषयगत समितिले पाँच दिनभित्र निर्णय गरिसक्नु पर्नेछ र सो निर्णय अन्तिम हुनेछ ।

२५. बाधा अड्काउ फुकाउने अधिकार : यो कार्यविधि कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ पर्न आएमा वा यो कार्यविधिमा उल्लेख नभएको विषयका सम्बन्धमा कुनै व्यवस्था गर्न आवश्यक परेमा परीक्षा समितिको सिफारिसमा नगर कार्यपालिकाले निर्णय गरेबमोजिम हुनेछ ।

२६. परीक्षा सञ्चालन खर्च सम्बन्धी मापदण्ड: परीक्षा सञ्चालनका लागि खर्च नर्स लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगले निर्धारण गरेको दररेटको अधीनमा रही समितिले निर्णय गरेबमोजिम हुनेछ ।

अनुसूची -१

दफा ९ को उपदफा २(ड) सँग सम्बन्धित
सम्बन्धित स्थानीय तह वा शिक्षा विकास तथा समन्वय ईकाइको सामुदायिक विद्यालय सम्बन्धी
सिफारिस पत्र

जो जससँग सम्बन्धित छ

. जिल्ला गापा
/नपा/उमनपा/मनपा स्थायी ठेगाना भएका श्री का छोरा/छोरी
..... ले सामुदायिक विद्यालय (IEMIS Code
No.) बाट एसइइ उत्तीर्ण गरेको बेहोरा प्रमाणित गर्दछु ।

उल्लेखित बेहोरा झुट्टा ठहरे कानून बमोजिम सहुला बुझाउँला ।

दस्तखत:

विद्यार्थीको नाम,थर:

मिति:

सम्पर्क नं :

स्थायी ठेगाना :

दस्तखत:

प्रधानाध्यापकको नाम,थर

मिति:

सम्पर्क नं :

विद्यालयको नाम :

विद्यालयको छाप:

माथि उल्लेखित विद्यालय सामुदायिक विद्यालय भएको बेहोरा प्रमाणित गर्दछु । बेहोरा फरक परेमा कानून
बमोजिम सहुला बुझाउँला ।

प्रमाणित गर्नेको:

दस्तखत :

नाम, थर :

पद :

कार्यालय:

मिति :

सम्पर्क नं :

कार्यालयको छाप :

(नोट: उपमहानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयको हकमा यस अनुसूची बमोजिमको
सिफारिस पत्र आवश्यक पर्नेछैन।)

अनुसूची -२
पुनर्योग सम्बन्धी निवेदनको ढाँचा

मिति :

श्री संयोजकज्यू,
छात्रवृत्ति परीक्षा समिति,
हेटौंडा उपमहानगरपालिका, हेटौंडा ।

विषय : पुनर्योग सम्बन्धमा ।

यस समितिबाट मिति मा प्रकाशित कक्षाको छात्रवृत्ति परीक्षाको नतिजा अनुसार कायम योग्यता सूचीमा मेरो नाम समावेश नभएको / समावेश भएको तर योग्यता सूची उपर चित्त नबुझेकाले पुनर्योग गर्ने प्रयोजनका लागि स्वयम् उपस्थित भई निम्नलिखित कागजात संलग्न राखी यो निवेदन गर्दछु ।

संलग्न कागजातहरू

- (१) रु. ।- दस्तुर दाखिला गरेको सक्कल बैंक भौचर वा अन्य प्रमाण
- (२) प्रवेशपत्रको फोटोकपी

निवेदकको

दस्तखत :

नाम, थर :

रोल नम्बर :

प्रासाङ्क :

सम्पर्क नम्बर :

मिति :

आज्ञाले

विष्णु कुमारी लामिछाने

निमित्त प्रमुख प्रशासकीय अधिकृत